

Heb

Chapter 9

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη, δικαιώματα λατρείας, τὸ τε ἅγιον,
थियो चाहिं यसरी पनि — पहिलोमा आराधनाका-नियमहरू आराधनाको — अनि पवित्र-स्थान
[G2192](#) [G3303](#) [G3767](#) [G2532](#) [G3588](#) [G4413](#) [G1345](#) [G2999](#) [G3588](#) [G5037](#) [G0040](#)

κοσμικόν.

सांसारिक

[G2886](#)

अघिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो।

- 2 σκηνή γὰρ κατεσκευάσθη, ἡ πρώτη, ἐν ᾗ ἡ τε λυχνία, καὶ
पवित्र-मण्डप किनकि बनाइयो — पहिलो — जसमा — अनि सम्बन्धी र
[G4633](#) [G1063](#) [G2680](#) [G3588](#) [G4413](#) [G1722](#) [G3739](#) [G3588](#) [G5037](#) [G3087](#) [G2532](#)

ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἣτις λέγεται Ἅγια;
— टेबुल र — अर्पण-रोटीहरूको — रोटीहरू जसलाई भनिन्छ पवित्र-स्थान
[G3588](#) [G5132](#) [G2532](#) [G3588](#) [G4286](#) [G3588](#) [G0740](#) [G3748](#) [G3004](#) [G0040](#)

त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढाउनलाई टेबल हुन्थे।

- 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνή ἡ, λεγομένη Ἅγια ἁγίων,
पछि तर — दोस्रो पर्दा पवित्र-मण्डप — भनिएको अति-पवित्र पवित्रको
[G3326](#) [G1161](#) [G3588](#) [G1208](#) [G2665](#) [G4633](#) [G3588](#) [G3004](#) [G0040](#) [G0040](#)

दोस्रो पर्दा पछिल्लिर, दोस्रो कोठा हुन्थ्यो जसलाई महा-पवित्रस्थान भनिन्थ्यो।

- 4 χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης,
सुनको भएको धूपदानी र — सन्दूक — करारको
[G5552](#) [G2192](#) [G2369](#) [G2532](#) [G3588](#) [G2787](#) [G3588](#) [G1242](#)
- περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσοῦν ἔχουσα τὸ
सबैतिरबाट-ढाकिएको चारैतिरबाट सुनले — जसभित्र भाँडो सुनको भएको —
[G4028](#) [G3840](#) [G5553](#) [G1722](#) [G3739](#) [G4713](#) [G5552](#) [G2192](#) [G3588](#)
- μάννα, καὶ ἡ ῥάβδος Ἄαρων ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς
मन्ना र — लाठी हारूनको — फुलेको र — ढुङ्गाहरू —
[G3131](#) [G2532](#) [G3588](#) [G4464](#) [G0002](#) [G3588](#) [G0985](#) [G2532](#) [G3588](#) [G4109](#) [G3588](#)

διαθήκης.

करारका

[G1242](#)

त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्ना राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए।

- 5 ὑπεράνω δὲ αὐτῆς, Χερουβὶν δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον; περὶ
माथि तर यसको करूबहरू महिमाका छायाँ-पार्ने — प्रायश्चित्त-ढक्नीलाई —
[G5231](#) [G1161](#) [G0846](#) [G5502](#) [G1391](#) [G2683](#) [G3588](#) [G2435](#) [G4012](#)

ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.

जसबारेमा — छैन अहिले बोल्न — विस्तारमा

[G3739](#) [G3756](#) [G1510](#) [G3568](#) [G3004](#) [G2596](#) [G3313](#)

बाकसको मास्तिर करूणाको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं।

6 Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ
 यी-कुराहरू तर यसरी तयार-भएपछि — चाहिँ — पहिलो पवित्र-मण्डपमा —
[G3778](#) [G1161](#) [G3779](#) [G2680](#) [G1519](#) [G3303](#) [G3588](#) [G4413](#) [G4633](#) [G1223](#)

παντὸς εἰσίσαιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες;
 सधैं प्रवेश-गर्छन् — पूजाहारीहरू — आराधनाहरू पूरा-गर्दै
[G3956](#) [G1524](#) [G3588](#) [G2409](#) [G3588](#) [G2999](#) [G2005](#)

यस प्रकारले पाल मिलाइएको हुन्थ्यो। तब प्रतिदिन पूजाहारीहरू आराधनाकोलागि बाहिर पट्टिको पवित्र स्थान भित्र पस्थे।

7 εἰς δὲ τὴν δευτέραν, ἅπαξ τοῦ ἑνιαυτοῦ μόνος, ὁ ἀρχιερεὺς οὐ
 — तर — दोस्रोमा एक-पटक — वर्षमा एकलै — प्रधान-पूजाहारी —
[G1519](#) [G1161](#) [G3588](#) [G1208](#) [G0530](#) [G3588](#) [G1763](#) [G3441](#) [G3588](#) [G0749](#) [G3756](#)

χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ
 रगत-बिना रगतको जो चढाउन्छ — आफ्नैको-निम्ति र — जनताको
[G5565](#) [G0129](#) [G3739](#) [G4374](#) [G5228](#) [G1438](#) [G2532](#) [G3588](#) [G3588](#) [G2992](#)

ἀγνοημάτων --
 अज्ञान-पापहरूको-निम्ति
[G0051](#)

तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस्न पाउँथे, त्यो पनि वर्षमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस्नु सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे,

8 τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι, τὴν τῶν
 यसले देखाउन्छ — आत्मा — पवित्रले अझै प्रकट-भएको-छैन — —
[G3778](#) [G1213](#) [G3588](#) [G4151](#) [G3588](#) [G0040](#) [G3380](#) [G5319](#) [G3588](#) [G3588](#)

ἀγίων ὁδόν; ἔτι τῆς πρώτης σκηνῆς ἐχοῦσης στάσιν;
 पवित्र-स्थानको बाटो अझै — पहिलो पवित्र-मण्डपको भएको अवस्था
[G0040](#) [G3598](#) [G2089](#) [G3588](#) [G4413](#) [G4633](#) [G2192](#) [G4714](#)

पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जातिञ्जेल त्यहाँ थियो हाम्रा निम्ति महा-पवित्र स्थान खुल्ला हुँदैन थियो।

9 ἦτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ' ἣν δῶρά τε
 जो दृष्टान्त-हो — — वर्तमान — समयको-लागि — जसअनुसार भेटीहरू अनि
[G3748](#) [G3850](#) [G1519](#) [G3588](#) [G2540](#) [G3588](#) [G1764](#) [G2596](#) [G3739](#) [G1435](#) [G5037](#)

καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν
 र बलिदानहरू चढाइन्छन् — सक्ने-नथिएको — विवेकमा सिद्ध-बनाउन —
[G2532](#) [G2378](#) [G4374](#) [G3361](#) [G1410](#) [G2596](#) [G4893](#) [G5048](#) [G3588](#)

λατρεύοντα,
 आराधकलाई
[G3000](#)

आज यो हामीलाई एउटा उदाहरण भएको छ। यसले स्पष्ट गर्छ कि परमेश्वरलाई चढाएको बलि र भेटिले आराधना गर्ने स्वच्छ बनाउन सक्दैन थियो। यो बलिहरूले आराधना गर्नेलाई हृदयमा पूर्ण पाउँदैन थियो।

10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, δικαιώματα
 केवल — खानापिना र पेयपदार्थ र विभिन्न धोइने-विधिहरू शारीरिक-नियमहरू
[G3440](#) [G1909](#) [G1033](#) [G2532](#) [G4188](#) [G2532](#) [G1313](#) [G0909](#) [G1345](#)

σαρκός, μέχρι καιροῦ διορθώσεως ἐπιτελεμένα.
 शरीरका सुधारको समयसम्म सुधारको लागू-गरिएका
[G4561](#) [G3360](#) [G2540](#) [G1357](#) [G1945](#)

ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।

- 11 Χριστὸς δὲ, παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν, διὰ τῆς
 ख्रीष्ट तर आउनुभएर प्रधान-पूजाहारी — भइसकेका असल-कुराहरूको — —
[G5547](#) [G1161](#) [G3854](#) [G0749](#) [G3588](#) [G1096](#) [G0018](#) [G1223](#) [G3588](#)
- μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου -- τοῦτ' ἔστιν, οὐ
 दूलो र सिद्ध पवित्र-मण्डपबाट — हातले-बनाइएको-नभएको अर्थात् — —
[G3173](#) [G2532](#) [G5046](#) [G4633](#) [G3756](#) [G5499](#) [G3778](#) [G1510](#) [G3756](#)
- ταύτης τῆς κτίσεως --
 यो — सृष्टिको-नभएको
[G3778](#) [G3588](#) [G2937](#)

प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झै पालमा आराधना गर्नुहुन्न। उहाँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन।

- 12 οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος,
 न-त — रगतद्वारा बोकाहरूको र बाछाहरूको — तर — आफ्नै रगतद्वारा
[G3761](#) [G1223](#) [G0129](#) [G5131](#) [G2532](#) [G3448](#) [G1223](#) [G1161](#) [G3588](#) [G2398](#) [G0129](#)
- εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὐράμενος.
 प्रवेश-गर्नुभयो एक-पटक — — पवित्र-स्थानमा अनन्त छुटकारा पाएर
[G1525](#) [G2178](#) [G1519](#) [G3588](#) [G0040](#) [G0166](#) [G3085](#) [G2147](#)

ख्रीष्ट महा-पवित्र स्थानमा सँधैँको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुटकारा दिलाउनु भयो।

- 13 εἰ γὰρ τὸ αἶμα τράγων, καὶ ταύρων, καὶ σποδοὺς δαμάλεως,
 यदि किनकि — रगत बोकाहरूको र साँढहरूको र खरानी बाछीको
[G1487](#) [G1063](#) [G3588](#) [G0129](#) [G5131](#) [G2532](#) [G5022](#) [G2532](#) [G4700](#) [G1151](#)
- ῥαντίζουσα τοὺς κεκοινωμένους, ἀγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
 छर्कनेले — अशुद्धहरूलाई पवित्र-बनाउँछ — — शरीरको शुद्धताको-लागि
[G4472](#) [G3588](#) [G2840](#) [G0037](#) [G4314](#) [G3588](#) [G3588](#) [G4561](#) [G2514](#)

अशुद्ध मानिसहरूलाई बाख्राको र बहरको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारिरिक रूपले मात्र शुद्ध हुन्थ्यो।

- 14 πόσω μᾶλλον τὸ αἶμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου, ἑαυτὸν
 कति बढी — रगतले — ख्रीष्टको जसले — आत्मा अनन्तको आफैँलाई
[G4214](#) [G3123](#) [G3588](#) [G0129](#) [G3588](#) [G5547](#) [G3739](#) [G1223](#) [G4151](#) [G0166](#) [G1438](#)
- προσῆνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν
 चढाउनुभयो निर्दोष — परमेश्वरलाई शुद्ध-बनाउनेछ — विवेक हाम्रो — मरेका
[G4374](#) [G0299](#) [G3588](#) [G2316](#) [G2511](#) [G3588](#) [G4893](#) [G1473](#) [G0575](#) [G3498](#)
- ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι!
 कामहरूबाट — — सेवा-गर्न परमेश्वरको जीवित!
[G2041](#) [G1519](#) [G3588](#) [G3000](#) [G2316](#) [G2198](#)

यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैँलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो हृदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।

- 15 Καὶ διὰ τοῦτο, διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου,
 र — यसकारण करारको नयाँ मध्यस्थ हुनुहुन्छ ताकि मृत्यु भएर
[G2532](#) [G1223](#) [G3778](#) [G1242](#) [G2537](#) [G3316](#) [G1510](#) [G3704](#) [G2288](#) [G1096](#)
- εἰς ἀπολύτρωσιν τῶν ἐπι τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν
 — छुटकाराको-निम्ति — — पहिलो करारअन्तर्गतका उल्लङ्घनहरूबाट —
[G1519](#) [G0629](#) [G3588](#) [G1909](#) [G3588](#) [G4413](#) [G1242](#) [G3847](#) [G3588](#)
- ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι, τῆς αἰωνίου κληρονομίας.
 प्रतिज्ञा पाउन् — बोलाइएकाहरूले — अनन्त उत्तराधिकारको
[G1860](#) [G2983](#) [G3588](#) [G2564](#) [G3588](#) [G0166](#) [G2817](#)

ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सक्नुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सँधैंको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।

- 16 ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου.
 जहाँ किनकि करार-छ मृत्यु अनिवार्य-छ ल्याउनु — बनाउनेको
[G3699](#) [G1063](#) [G1242](#) [G2288](#) [G0318](#) [G5342](#) [G3588](#) [G1303](#)

जब मानिस मर्छ, उसले आफू पछि इच्छा-पत्र छोड्दछ। तर इच्छा-पत्र बनाउने मानिस मरेको प्रमाण हुनुपर्छ।

- 17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἔπει μὴ ποτε ἰσχύει, ὅτε ζῆ
 करार किनकि — मरेकामाथि दृढ-हुन्छ किनकि कहिल्यै-पनि — लागू-हुन्न जब बाँच्छ
[G1242](#) [G1063](#) [G1909](#) [G3498](#) [G0949](#) [G1893](#) [G3361](#) [G4218](#) [G2480](#) [G3753](#) [G2198](#)

ὁ διαθέμενος.
 — बनाउने
[G3588](#) [G1303](#)

मानिस जीवित रहूँजेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ।

- 18 Ὅθεν οὐδὲ ἡ πρώτη, χωρὶς αἵματος ἐνκεκαίνισται.
 यसकारण न-त — पहिलो-पनि रगत-बिना रगतको उद्धाटन-भयो
[G3606](#) [G3761](#) [G3588](#) [G4413](#) [G5565](#) [G0129](#) [G1457](#)

पहिलो करार पनि त्यस्तै हो। नियम उपयोगमा ल्याउन अघि त्यहाँ रगत हुनुपर्ने थियो।

- 19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ
 भनिएपछि किनकि सबै आज्ञाहरू — — नियमअनुसार — मोशाद्वारा सबै
[G2980](#) [G1063](#) [G3956](#) [G1785](#) [G2596](#) [G3588](#) [G3551](#) [G5259](#) [G3475](#) [G3956](#)
- τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων, μετὰ ὕδατος,
 — जनतालाई लिएर — रगत — बाछाहरूको र — बोकाहरूको — पानीसहित
[G3588](#) [G2992](#) [G2983](#) [G3588](#) [G0129](#) [G3588](#) [G3448](#) [G2532](#) [G3588](#) [G5131](#) [G3326](#) [G5204](#)
- καὶ ἐρίου κοκκίνου, καὶ ὕσσώπου, αὐτό τε τὸ βιβλίον, καὶ πάντα τὸν
 र ऊनको रातो र हिसोपसहित यो अनि — पुस्तक र सबै —
[G2532](#) [G2053](#) [G2847](#) [G2532](#) [G5301](#) [G0846](#) [G5037](#) [G3588](#) [G0975](#) [G2532](#) [G3956](#) [G3588](#)

λαὸν, ἐράντισεν;
 जनतामाथि छर्कनुभयो
[G2992](#) [G4472](#)

पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाछा र बाख्राको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउथे र सबै मानिसहरूमाथि हिसोपको हाँगाहरूले छर्किदिन्थे।

- 20 λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο παρὸς ὑμᾶς ὁ
 भन्दै यो — रगत-हो — करारको जो आज्ञा-दिनुभयो — तिमीहरूलाई —
[G3004](#) [G3778](#) [G3588](#) [G0129](#) [G3588](#) [G1242](#) [G3739](#) [G1781](#) [G4314](#) [G4771](#) [G3588](#)

Θεός,
 परमेश्वरले
[G2316](#)

अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुसरण गर्न भनी दिनुभएको नियमको रगत हो।” + 9:20 प्रस्थान 24:8 बाट उद्धृत गरिएको।

21 καὶ τὴν σκηνὴν δέ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας, τῷ
 र — पवित्र-मण्डपलाई पनि र सबै — भाँडाहरू — सेवाको —
[G2532](#) [G3588](#) [G4633](#) [G1161](#) [G2532](#) [G3956](#) [G3588](#) [G4632](#) [G3588](#) [G3009](#) [G3588](#)

αἵματι ὁμοίως ἐράντισεν;
 रगतले उस्तै-गरी छर्कनुभयो
[G0129](#) [G3668](#) [G4472](#)

उसरी नै मोशाले त्यो रगत पवित्र स्थानमाथि र आराधनामा प्रयोग गरिने सबै सामानहरूमाथि छर्कियो।

22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται, κατὰ τὸν νόμον, καὶ χωρὶς
 र प्रायः — रगतले सबै-कुरा शुद्ध-हुन्छ — — नियमअनुसार र रगत-बिना
[G2532](#) [G4975](#) [G1722](#) [G0129](#) [G3956](#) [G2511](#) [G2596](#) [G3588](#) [G3551](#) [G2532](#) [G5565](#)

αἱματεκχυσίας, οὐ γίνεται ἄφεσις.
 रगत-बहाइको — हुन्न माफी
[G0130](#) [G3756](#) [G1096](#) [G0859](#)

व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पाछै। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।

23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τοῦτοις
 अनिवार्य-थियो यसरी — चाहिँ नमुनाहरू — — — स्वर्गमाका यीद्वारा
[G0318](#) [G3767](#) [G3588](#) [G3303](#) [G5262](#) [G3588](#) [G1722](#) [G3588](#) [G3772](#) [G3778](#)

καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια, κρείττοσιν θυσίαις παρὰ ταύτας.
 शुद्ध-हुन् आफैँ तर — स्वर्गीय-कुराहरू उत्तम बलिदानहरूद्वारा — यीभन्दा
[G2511](#) [G0846](#) [G1161](#) [G3588](#) [G2032](#) [G2909](#) [G2378](#) [G3844](#) [G3778](#)

यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सक्ली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ।

24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν
 होइन किनकि — हातले-बनाएको प्रवेश-गर्नुभएन पवित्र-स्थानमा ख्रीष्टले प्रतिरूपमा —
[G3756](#) [G1063](#) [G1519](#) [G5499](#) [G1525](#) [G0040](#) [G5547](#) [G0499](#) [G3588](#)

ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ
 साँचाको बरु — साँचै — स्वर्गमा अहिले प्रकट-हुन — उपस्थितिमा
[G0228](#) [G0235](#) [G1519](#) [G0846](#) [G3588](#) [G3772](#) [G3568](#) [G1718](#) [G3588](#) [G4383](#)

τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.
 — परमेश्वरको — हाम्रो-निम्ति
[G3588](#) [G2316](#) [G5228](#) [G1473](#)

ख्रीष्ट परम-पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।

25 οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς
 न-त ताकि बारम्बार चढाउनुहोस् आफैँलाई जस्तै — प्रधान-पूजाहारी प्रवेश-गर्छ —
[G3761](#) [G2443](#) [G4178](#) [G4374](#) [G1438](#) [G5618](#) [G3588](#) [G0749](#) [G1525](#) [G1519](#)

τὰ ἅγια κατ' ἐνιαυτόν, ἐν αἵματι ἄλλοτριῷ;
 — पवित्र-स्थानमा — वर्षहुँ — अर्केको-रगतद्वारा अर्केको
[G3588](#) [G0040](#) [G2596](#) [G1763](#) [G1722](#) [G0129](#) [G0245](#)

प्रधान पूजाहारी परमपवित्र स्थानमा वर्षमा एकपटक पस्छन्। उनले त्यहाँ चढाउनलाई रगत लिएर जान्छन्। तर उनले आफ्नै रगत अर्पण गर्दैनन् जस्तो ख्रीष्टले गर्नुभयो। ख्रीष्ट स्वर्ग जानु भयो तर अरु पूजाहारीहरूले जस्तो घरि-घरि चढाए जस्तो आफूलाई धेरै पटक चढाउन होइन।

26	ἐπεὶ	ἔδει	αὐτὸν	πολλάκις	παθεῖν,	ἀπὸ	καταβολῆς	κόσμου.	νυνὶ	δὲ
	नत्र	पर्ने-थियो	उहाँले	बारम्बार	दुःख-सह	—	सृष्टिदेखि	संसारको	अहिले	तर
	G1893	G1163	G0846	G4178	G3958	G0575	G2602	G2889	G3570	G1161
	ἅπαξ	ἐπὶ	συντελεία	τῶν	αἰώνων,	εἰς	ἀθέτησιν	τῆς	ἀμαρτίας,	διὰ
	एक-पटक	—	युगहरूको-समाप्तिमा	—	युगहरूको	—	रद्दको-निम्ति	—	पापको	—
	G0530	G1909	G4930	G3588	G0165	G1519	G0115	G3588	G0266	G1223
	τῆς	θυσίας	αὐτοῦ	πεφανερωται.						
	—	बलिदानद्वारा	आफ्नो	प्रकट-हुनुभयो						
	G3588	G2378	G0846	G5319						

यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सँधैं भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिँदै थियो, येशू यस संसारमा आउनुभयो। आफैँलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।

27	καὶ	καθ’	ὅσον	ἀπόκειται	τοῖς	ἀνθρώποις	ἅπαξ	ἀποθανεῖν,	μετὰ	δὲ
	र	—	जस्तै	तोकिएको-छ	—	मानिसहरूको-लागि	एक-पटक	मर्नु	—	र
	G2532	G2596	G3745	G0606	G3588	G0444	G0530	G0599	G3326	G1161
	τοῦτο,	κρίσις;								
	यसपछि	न्याय								
	G3778	G2920								

सबैले एकपल्ट मर्नेपछि। मरेपछि उसको न्याय हुन्छ।

28	οὕτως	καὶ	ὁ	Χριστός,	ἅπαξ	προσενεχθεὶς	εἰς	τὸ	πολλῶν	ἀνενεγκεῖν
	त्यस्तै	पनि	—	ख्रीष्ट	एक-पटक	चढाइएर	—	—	धेरैका	बोक्न
	G3779	G2532	G3588	G5547	G0530	G4374	G1519	G3588	G4183	G0399
	ἀμαρτίας,	ἐκ	δευτέρου,	χωρὶς	ἀμαρτίας,	ὀφθήσεται	τοῖς	αὐτὸν	ἀπεκδεχομένοις	
	पापहरू	—	दोस्रो-पटक	पाप-बिना	पापको	देखा-पर्नुहुनेछ	—	उहाँलाई	प्रतीक्षा-गर्नेहरूलाई	
	G0266	G1537	G1208	G5565	G0266	G3708	G3588	G0846	G0553	
	εἰς	σωτηρίαν.								
	—	मुक्तिको-लागि								
	G1519	G4991								

यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई पर्खिरहेका छन्।